

Mat

Chapter 7

Nepali Interlinear

Reference: Nepali ERV

- 1 Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε:
नगर न्याय-गर ताकि नहोस् न्याय-गरिओस्
[G3361](#) [G2919](#) [G2443](#) [G3361](#) [G2919](#)

“अरू प्रति निसाफ नगर, जस्तो कि परमेश्वरले पनि तिमीहरूको निसाफ गर्नु हुनेछैन।

- 2 ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε; καὶ ἐν ᾧ μέτρω μετρεῖτε,
जुन - किनकि न्यायले न्याय-गर्छौं न्याय-गरिनेछ र जुन - नापले नाच्छौं
[G1722](#) [G3739](#) [G1063](#) [G2917](#) [G2919](#) [G2919](#) [G2532](#) [G1722](#) [G3739](#) [G3358](#) [G3354](#)
- μετρηθήσεται ὑμῖν.
नापिनेछ तिमीहरूलाई
[G3354](#) [G4771](#)

जुन नियम उपयोग गरी तिमीहरू अरूको निसाफ गर्दछौ, उसैगरी तिमीहरू पनि निसाफ गरिनेछौ। अनि जुन उपाय प्रयोग गरी अरूलाई तिमीरू क्षमा गर्नेछौ त्यही उपाय उपयोग गरी तिमीहरूलाई क्षमा प्रदान गरिनेछ।

- 3 τί δὲ βλέπετε τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου,
किन तर हेर्छौं - तिनका - -मा - आँखामा तिम्रो- भाइको -
[G5101](#) [G1161](#) [G0991](#) [G3588](#) [G2595](#) [G3588](#) [G1722](#) [G3588](#) [G3788](#) [G3588](#) [G0080](#) [G4771](#)
- τὴν δὲ ἐν τῷ σῶ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς?
- तर -मा - तिम्रै आँखामा मुढो होइन देख्दैनौ?
[G3588](#) [G1161](#) [G1722](#) [G3588](#) [G4674](#) [G3788](#) [G1385](#) [G3756](#) [G2657](#)

“किन तिमी आफ्नो भाइको आँखामा भएको सानो कसिङ्गर देख्छौ, तर तिम्रो आफ्नै आँखामा भएको ठूलो काठको चोइटो भने देख्दैनौ।

- 4 ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ
वा कसरी भन्नेछौं - भाइलाई तिम्रो दे निकाल्छु - तिनका -बाट तिम्रो-
[G2228](#) [G4459](#) [G2046](#) [G3588](#) [G0080](#) [G4771](#) [G0863](#) [G1544](#) [G3588](#) [G2595](#) [G1537](#) [G3588](#)
- ὀφθαλμοῦ σου; καὶ ἰδοὺ, ἢ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ!
आँखाबाट तिम्रो र हेर - मुढो -मा - आँखामा तिम्रै!
[G3788](#) [G4771](#) [G2532](#) [G3708](#) [G3588](#) [G1385](#) [G1722](#) [G3588](#) [G3788](#) [G4771](#)

अथवा कसरी तिमीले तिम्रो भाइलाई भन्नसक्छौ, ‘मलाई तिम्रो आँखाबाट कसिङ्गर निकाल्नुदेऊ,’ जब तिम्रो आफ्नै आँखामा त्यो काठको ठूलो चोइटो रहेकोछ?

- 5 ὑποκριτά, ἔκβαλε πρῶτον ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν, καὶ τότε
हे-कपटी निकाल पहिले -बाट तिम्रै- आँखाबाट तिम्रो - मुढो र तब
[G5273](#) [G1544](#) [G4412](#) [G1537](#) [G3588](#) [G3788](#) [G4771](#) [G3588](#) [G1385](#) [G2532](#) [G5119](#)
- διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
स्पष्ट-देख्नेछौं निकाल - तिनका -बाट - आँखाबाट तिम्रो- भाइको -
[G1227](#) [G1544](#) [G3588](#) [G2595](#) [G1537](#) [G3588](#) [G3788](#) [G3588](#) [G0080](#) [G4771](#)

ए कपटी हो! पहिले तिम्रो आफ्नै आँखामा भएको त्यो ठूलो काठको चोइटो निकाल त्यसपछि मात्र तिमीले आफ्नै भाइको आँखामा भएको कसिङ्गर देख्नेछौ।

6	Μὴ नदेओ	δῶτε -	τὸ -	ἅγιον पवित्र-कुरा	τοῖς -	कुसίν, कुकुरहरूलाई	μηδὲ न-त	βάλητε फ्याँक	τοὺς तिमीहरूका-	μαργαρίτας मोतीहरू
	G3361	G1325	G3588	G0040	G3588	G2965	G3366	G0906	G3588	G3135
	ὕμνων -	ἔμπροσθεν -अगाडि	τῶν -	χοίρων, सुँगुरहरूका	μή नहोस्-कि	ποτε कहिँ	καταπατήσουσιν कुल्चिदिऊन्	αὐτοὺς तिनलाई	ἐν -ले	τοῖς आफना-
	G4771	G1715	G3588	G5519	G3361	G4219	G2662	G0846	G1722	G3588
	ποσὶν खुट्टाले	αὐτῶν, -	καὶ र	στραφέντες, फर्केर	ρήξωσιν च्यातिदिऊन्	ὕμᾱς. तिमीहरूलाई				
	G4228	G0846	G2532	G4762	G4486	G4771				

“कुकुरहरूलाई पवित्र चीजहरू नदेऊ। तिमीहरूले तिमीलाई झम्टने छन् अनि टुक्रा-टुक्रा पारी च्याल्नेछन्। आफ्ना मोतीहरू सुँगुरका अगाडी नफाल। तिनीहरूले केवल त्यसलाई कुल्चने छन्।

7	Αἰτεῖτε, माग	καὶ र	δοθήσεται दिइनेछ	ὑμῖν; तिमीहरूलाई	Ζητεῖτε, खोज	καὶ र	εὐρήσετε; पाउनेछौ	κρούετε, ढोका-ठक्क्याओ	καὶ र
	G0154	G2532	G1325	G4771	G2212	G2532	G2147	G2925	G2532
	ἀνοιγήσεται खोलिनेछ	ὑμῖν. तिमीहरूलाई							
	G0455	G4771							

“माँगा, तब परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ। खोजी गर तब तिमीहरूले पाउनेछौ। ढक्ढकाऊ, तब ढोका तिमीहरूको लागि उघ्रनेछ।

8	πᾶς हरेक	γὰρ किनकि	ὁ -	αἰτῶν मानेले	λαμβάνει; पाउँछ	καὶ र	ὁ -	ζητῶν, खोज्नेले	εὐρίσκει; भेट्टाउँछ	καὶ र	τῷ -
	G3956	G1063	G3588	G0154	G2983	G2532	G3588	G2212	G2147	G2532	G3588
	κρούοντι, ढोका-ठक्क्याउनेलाई	ἀνοιγήσεται. खोलिनेछ									
	G2925	G0455									

साँचो हो, जसले माग्छ त्यसले पाउँदछ। जसले खोज्दछ उसले भेट्टाउँदछ। अनि जसले ढक्ढक्याउँछ उसको निम्ति ढोका खोलिनेछ।

9	ἡ वा	τίς कुन	ἐστὶν छ	ἐξ -मध्ये	ὑμῶν तिमीहरू	ἄνθρωπος मानिस	ὃν जसलाई	αἰτήσει माग्छ	ὁ उसको-	υἱὸς छोराले	αὐτοῦ -
	G2228	G5101	G1510	G1537	G4771	G0444	G3739	G0154	G3588	G5207	G0846
	ἄρτον: रोटी	μὴ के	λίθον ढुङ्गा	ἐπιδώσει दिनेछ	αὐτῷ? उसलाई?						
	G0740	G3361	G3037	G1929	G0846						

“तिमीहरूमध्येको बाबु होला? यदि तिमीहरूको छोराले रोटी मागे, के तिमीहरू उसलाई ढुङ्गा दिन्छौ? अहँ।

10	ἡ वा	καὶ अनि	ἰχθύν माछा	αἰτήσει: माग्छ	μὴ के	ὄφιν सर्प	ἐπιδώσει दिनेछ	αὐτῷ? उसलाई?	
	G2228	G2532	G2486	G0154	G3361	G3789	G1929	G0846	

अथवा, जब तिम्रो छोराले माछा माग्छ भने के तिमिले उसलाई साँप दिन्छौ? अहँ!

11	εἰ यदि	οὖν त्यसैले	ὑμεῖς, तिमीहरू	πονηροὶ दुष्ट	ὄντες, भएर-पनि	οἴδατε जान्दछौ	δόματα उपहारहरू	ἀγαθὰ असल	διδόναι दिन	τοῖς आफना-	
	G1487	G3767	G4771	G4190	G1510	G1492	G1390	G0018	G1325	G3588	
	τέκνοις सन्तानहरूलाई	ὑμῶν, तिमीहरूका	πόσῳ कति-बढी	μᾶλλον -	ὁ -	Πατὴρ पिताले	ὑμῶν तिमीहरूका	ὁ -	ἐν -	τοῖς -	οὐρανοῖς स्वर्गमा-हुनुहुने
	G5043	G4771	G4214	G3123	G3588	G3962	G4771	G3588	G1722	G3588	G3772
	δώσει दिनुहुनेछ	ἀγαθὰ असल-कुराहरू	τοῖς -	αἰτοῦσιν माग्नेहरूलाई	αὐτόν? उहाँसँग?						
	G1325	G0018	G3588	G0154	G0846						

तिमी परमेश्वर झैं होइनौ-तिमी दुष्ट हौ र पनि तिमीहरूका छोरा-छोरीहरूलाई असल कुराहरू दिन जान्दछौ। यसकारण तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी भरेर असल चीजहरू दिनु हुनुहुनेछ।

- 12 Πάντα οὖν, ὅσα ἐὰν θέλῃτε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως
सबै-कुरामा त्यसैले जे-जे - चाहन्छौ कि गरून् तिमीहरूलाई - मानिसहरूले त्यसरी
[G3956](#) [G3767](#) [G3745](#) [G1437](#) [G2309](#) [G2443](#) [G4160](#) [G4771](#) [G3588](#) [G0444](#) [G3779](#)

καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. οὗτος γὰρ ἐστὶν ὁ νόμος καὶ οἱ
नै तिमीहरूले-पनि गर तिनीहरूलाई यो किनकि हो - व्यवस्था र -
[G2532](#) [G4771](#) [G4160](#) [G0846](#) [G3778](#) [G1063](#) [G1510](#) [G3588](#) [G3551](#) [G2532](#) [G3588](#)

προφῆται.

अगमवक्ताहरू

[G4396](#)

“अरू मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिमीहरूलाई त्यसै गर। यहीनै मोशाको व्यवस्थाको अर्थ र अगमवक्ताहरूको उपदेश हो।

- 13 Εἰσελάταε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος
प्रवेश-गर -बाट - साँघुरो ढोकाबाट किनकि चौडा - ढोका र फराकिलो
[G1525](#) [G1223](#) [G3588](#) [G4728](#) [G4439](#) [G3754](#) [G4116](#) [G3588](#) [G4439](#) [G2532](#) [G2149](#)

ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοὶ εἰσὶν οἱ
- बाटो - लग्ने -तिर - विनाशतर्फ र धेरै छन् -
[G3588](#) [G3598](#) [G3588](#) [G0520](#) [G1519](#) [G3588](#) [G0684](#) [G2532](#) [G4183](#) [G1510](#) [G3588](#)

εἰσερχόμενοι δι’ αὐτῆς;

प्रवेश-गर्नेहरू -बाट त्यसबाट

[G1525](#) [G1223](#) [G0846](#)

“साँघुरो ढोकाबाट भित्र पस, जसले स्वर्ग तिर पुर्याउँछ। नर्कमा जाने बाटो एकदमै सजिलो छ। अनि ढोका पनि फराकिलो छ। धेरै मानिसहरू त्यसबाट भित्र पस्दछन्।

- 14 ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν
किनकि साँघुरो - ढोका र कठिन - बाटो - पुर्‍याउने -तिर -
[G3754](#) [G4728](#) [G3588](#) [G4439](#) [G2532](#) [G2346](#) [G3588](#) [G3598](#) [G3588](#) [G0520](#) [G1519](#) [G3588](#)

ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὐρίσκοντες αὐτήν.

जीवनतर्फ र थोरै छन् - भेट्नुहुनेहरू त्यसलाई

[G2222](#) [G2532](#) [G3641](#) [G1510](#) [G3588](#) [G2147](#) [G0846](#)

जीवनको बाटोमा लाने ढोका साँघुरो हुन्छ। अनि बाटो अति कठिन छ। केवल केही मानिसहरूले मात्र त्यो बाटो पैलाउन सक्छन्।

- 15 Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἳτινες ἔρχονται πρὸς ὑμᾶς ἐν
सावधान-हो -बाट - झूटा-अगमवक्ताहरूबाट जो आउँछन् -कहाँ तिमीहरूकहाँ -मा
[G4337](#) [G0575](#) [G3588](#) [G5578](#) [G3748](#) [G2064](#) [G4314](#) [G4771](#) [G1722](#)

ἐνδύμασιν προβάτων, ἔσωθεν δέ εἰσὶν λύκοι ἄρπαγες.

भेडाको-लुगामा - भित्रबाट तर हुन् ब्वाँसाहरू शिकारी

[G1742](#) [G4263](#) [G2081](#) [G1161](#) [G1510](#) [G3074](#) [G0727](#)

“झूटा अगमवक्ताहरूबाट होशियार बस। तिनीहरू भेडाका भेषमा तिमीहरूकहाँ आउँछन्। तर वास्तावमा तिनीहरू खतरनाक ब्वाँसाहरू झैं हुन्छन्।

- 16 ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ
-बाट तिमीहरूका- फलबाट - चिन्नेछौ तिमीहरूलाई के टिप्छन् -बाट
[G0575](#) [G3588](#) [G2590](#) [G0846](#) [G1921](#) [G0846](#) [G3385](#) [G4816](#) [G0575](#)

ἀκανθῶν σταφυλᾶς, ἢ ἀπὸ τριβόλων σῦκα?

काँडाबाट दाख वा -बाट काटेरीबाट अज्जीर?

[G0173](#) [G4718](#) [G2228](#) [G0575](#) [G5146](#) [G4810](#)

तिनीहरूले गरेका कामहरूबाट तिनीहरूलाई चिन्न सकिन्छ। जसरी मानिसले काँडाका बोटबाट अंगूर अथवा काँडादार पोथ्राबाट नेभारा पाउन सकिँदैन। त्यसरी नै नराम्रो मानिसहरूबाट राम्रा कामहरू हुँदैनन्।

17 οὕτως πᾶν δένδρον ἀγαθόν, καρπούς καλοὺς ποιεῖ; τὸ δὲ σαπρὸν
यसरी हरेक रूखले असल फलहरू राम्रा फलाउँछ - तर कुहिएको
[G3779](#) [G3956](#) [G1186](#) [G0018](#) [G2590](#) [G2570](#) [G4160](#) [G3588](#) [G1161](#) [G4550](#)

δένδρον, καρπούς πονηροὺς ποιεῖ.
रूखले फलहरू खराब फलाउँछ
[G1186](#) [G2590](#) [G4190](#) [G4160](#)

| त्यसरी नै, प्रत्येक असल रूखले राम्रो फल दिन्छ। अनि नराम्रो रूखले नराम्रो फल दिन्छ।

18 οὐ δύνатаι δένδρον ἀγαθόν, καρπούς πονηροὺς ποιεῖν; οὐδὲ δένδρον
सक्दैन - रूखले असल फलहरू खराब फलाउन न-त रूखले
[G3756](#) [G1410](#) [G1186](#) [G0018](#) [G2590](#) [G4190](#) [G4160](#) [G3761](#) [G1186](#)

σαπρὸν, καρπούς καλοὺς ποιεῖν.
कुहिएको फलहरू राम्रा फलाउन
[G4550](#) [G2590](#) [G2570](#) [G4160](#)

| एउटा असल रूखले खराब फल फलाउँदैन अनि नराम्रो रूखले कहिल्यै असल फल फलाउँदैन।”

19 πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ
हरेक रूख जसले फलाउँदैन फल राम्रो काटिन्छ र -मा आगोमा
[G3956](#) [G1186](#) [G3361](#) [G4160](#) [G2590](#) [G2570](#) [G1581](#) [G2532](#) [G1519](#) [G4442](#)

βάλλεται.
फालिन्छ
[G0906](#)

| असल फल दिन नसक्ने प्रत्येक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ।

20 ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτοῦς.
त्यसैले -बाट तिनीहरूका- फलबाट - चिन्नेछौ तिनीहरूलाई
[G0686](#) [G0575](#) [G3588](#) [G2590](#) [G0846](#) [G1921](#) [G0846](#)

| यसकारण तिनीहरूका कर्मबाट तिमीहरूले झूटा अगमवक्ताहरूलाई चिन्नेछौ।

21 Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν
होइन हरेकले - भन्ने मलाई प्रभु प्रभु प्रवेश-गर्नेछ -मा - राज्यमा
[G3756](#) [G3956](#) [G3588](#) [G3004](#) [G1473](#) [G2962](#) [G2962](#) [G1525](#) [G1519](#) [G3588](#) [G0932](#)

τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρὸς μου, τοῦ ἐν
- स्वर्गको तर - गर्नेले - इच्छा मेरा- पिताको - -मा
[G3588](#) [G3772](#) [G0235](#) [G3588](#) [G4160](#) [G3588](#) [G2307](#) [G3588](#) [G3962](#) [G1473](#) [G3588](#) [G1722](#)

τοῦ οὐρανοῦ.
- स्वर्गमा-हुनुहुने
[G3588](#) [G3772](#)

| “मलाई प्रभु, प्रभु, भन्ने हरेक मानिस स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछैन। तर जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्छ। उसले स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछ।

22 πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, Κύριε, οὐ τῷ
धेरैले भन्नेछन् मलाई -मा त्यस - दिनमा प्रभु प्रभु के-होइन तपाईंको-
[G4183](#) [G2046](#) [G1473](#) [G1722](#) [G1565](#) [G3588](#) [G2250](#) [G2962](#) [G2962](#) [G3756](#) [G3588](#)

σῶ ὄνοματι ἐπροφητεύσαμεν, καὶ τῷ σῶ ὄνοματι δαιμόνια ἐξεβάλομεν,
- नाममा अगमवाणी-बोल्थौ र तपाईंको- - नाममा दुष्टात्माहरू निकाल्यौं
[G4674](#) [G3686](#) [G4395](#) [G2532](#) [G3588](#) [G4674](#) [G3686](#) [G1140](#) [G1544](#)

καὶ τῷ σῶ ὄνοματι δυνάμεις πολλὰς ἐποίησαμεν?
र तपाईंको- - नाममा शक्तिशाली-कामहरू धेरै गर्थ्यौं?
[G2532](#) [G3588](#) [G4674](#) [G3686](#) [G1411](#) [G4183](#) [G4160](#)

अन्तिम दिनमा धेरैले मलाई भन्नेछन्, 'तपाईं नै हाम्रा प्रभु हुनुहुन्छ। हामीले तपाईंकै नाउँमा अगमवाणी बोल्यौ; अनि तपाईंकै नाउँमा हामीले ती दुष्टहरूलाई निकाली पठाउँछौं अनि अनेक अनौठा चमत्काहहरू गर्यौं।'

- 23 καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς; ἀποχωρεῖτε ἀπ' ἑμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
 र तब घोषणा-गर्नेछु तिनीहरूलाई कि कहिल्यै चिनिँ तिमिहरूलाई हट -बाट -
[G2532](#) [G5119](#) [G3670](#) [G0846](#) [G3754](#) [G3763](#) [G1097](#) [G4771](#) [G0672](#) [G0575](#)
 मबाट हे- अधर्म-गर्नेहरू - -
[G1473](#) [G3588](#) [G2038](#) [G3588](#) [G0458](#)

तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, 'तिमी त्यो पाप काम गर्नेहरू म देखि टाढा होओ मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन।'

- 24 Πᾶς οὖν, ὅστις ἀκούει μου τοῦς λόγους τούτους, καὶ ποιεῖ αὐτοῦς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ὠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἔπι τὴν
 हरेक त्यसैले जसले सुन्छ मेरा यी- वचनहरू - र गछ तिनलाई
[G3956](#) [G3767](#) [G3748](#) [G0191](#) [G1473](#) [G3588](#) [G3056](#) [G3778](#) [G2532](#) [G4160](#) [G0846](#)
 तुलना-गरिनेछ मानिससँग बुद्धिमान् जसले बनायो आफ्नो - घर -माथि -
[G3666](#) [G0435](#) [G5429](#) [G3748](#) [G3618](#) [G0846](#) [G3588](#) [G3614](#) [G1909](#) [G3588](#)
 पेट्रान.
 चट्टानमाथि
[G4073](#)

"हरेक मानिस जसले मैले भनेका यी कुराहरू सुन्छ र पालन गछ उनै बुद्धिमान हो। बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि निर्माण गरेको छ।

- 25 καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ; καὶ οὐκ ἔπαυσεν, τεθιμελίωτο γὰρ ἔπι τὴν πέτραν.
 र आयो - वर्षा र आए - बाढीहरू र चल्थो -
[G2532](#) [G2597](#) [G3588](#) [G1028](#) [G2532](#) [G2064](#) [G3588](#) [G4215](#) [G2532](#) [G4154](#) [G3588](#)
 हावा र ठोक्कियो त्यस- घरमा - र परेन - जगेडा-गरिएको-थियो
[G0417](#) [G2532](#) [G4363](#) [G3588](#) [G3614](#) [G1565](#) [G2532](#) [G3756](#) [G4098](#) [G2311](#)
 किनकि -माथि - चट्टानमाथि
[G1063](#) [G1909](#) [G3588](#) [G4073](#)

त्यहाँ घनघोर पानी पर्यो अनि बाढी आयो। तुफान हुँदा त्यो घरलाई हान्यो। तर पनि त्यो घर ढलेन। किनकि त्यो घर चट्टानमाथि निर्माण गरिएको थियो।

- 26 καὶ πᾶς ὁ ἀκούων μου τοῦς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοῦς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ὠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἔπι τὴν ἄμμον.
 र हरेक - सुन्नेले मेरा यी- वचनहरू - र नगर्ने - तिनलाई
[G2532](#) [G3956](#) [G3588](#) [G0191](#) [G1473](#) [G3588](#) [G3056](#) [G3778](#) [G2532](#) [G3361](#) [G4160](#) [G0846](#)
 तुलना-गरिनेछ मानिससँग मूर्ख जसले बनायो आफ्नो - घर -माथि -
[G3666](#) [G0435](#) [G3474](#) [G3748](#) [G3618](#) [G0846](#) [G3588](#) [G3614](#) [G1909](#) [G3588](#)
 बालुमाथि
[G0285](#)

"तर प्रत्येक मानिस जसले मेरा कुरा सुन्छ तर मेरो अनुसरण गर्दैन, त्यो एउटा मूर्ख मानिस जस्तै हो। उसले आफ्नो घर बालुनामाथि बनायो।

27 καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ
 र आयो - वर्षा र आए - बाढीहरू र चल्थो -
[G2532](#) [G2597](#) [G3588](#) [G1028](#) [G2532](#) [G2064](#) [G3588](#) [G4215](#) [G2532](#) [G4154](#) [G3588](#)
 ἄνεμοι, καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπαυσεν-- καὶ ἦν ἡ
 हावा र ठोक्कियो त्यस- घरमा - र भक्तियो र थियो त्यसको-
[G0417](#) [G2532](#) [G4350](#) [G3588](#) [G3614](#) [G1565](#) [G2532](#) [G4098](#) [G2532](#) [G1510](#) [G3588](#)
 πτώσις αὐτῆς μεγάλη.
 विनाश - ठूलो
[G4431](#) [G0846](#) [G3173](#)

| अति बृष्टिको कारणले बाढी आयो, आँधीले घरलाई हान्यो र त्यो ठूलो आवाज सहित ढल्यो।"

28 Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο
 र भयो जब सिद्ध्याउनुभयो - येशूले यी- वचनहरू - चकित-भए
[G2532](#) [G1096](#) [G3753](#) [G5055](#) [G3588](#) [G2424](#) [G3588](#) [G3056](#) [G3778](#) [G1605](#)
 οἱ ὄχλοι ἐπὶ τῇ διδασκίᾳ αὐτοῦ,
 - भीडहरू -मा उहाँको- शिक्षामा -
[G3588](#) [G3793](#) [G1909](#) [G3588](#) [G1322](#) [G0846](#)

| येशूले उपदेश दिनु भएको सुनेर मानिसहरू छक्क परे।

29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ
 हुनुहुन्थ्यो किनकि सिकाउनुहुन्थ्यो तिनीहरूलाई जस्तो अधिकार भएको र होइन जस्तो तिनीहरूका-
[G1510](#) [G1063](#) [G1321](#) [G0846](#) [G5613](#) [G1849](#) [G2192](#) [G2532](#) [G3756](#) [G5613](#) [G3588](#)
 γραμματεῖς αὐτῶν.
 शास्त्रीहरूले -
[G1122](#) [G0846](#)

| किनभने येशूले तिनीहरूका व्यवस्थाको शास्त्रीहरूले झैं सिकाउनु भएन। तर अख्तियार भएको मानिसले जस्तो सिकाउनु भयो।